

# सलहू किरा व्यवरथापन

## स्थानिय स्थरमा क्षति घटाउन के गर्ने ?



### हुललाई तितरबितर पार्ने



आँगो बाल्ने



धुवा गराउने



हावाको बहाव  
परिवर्तन



हाँस



माकुरा



छेपारा

### दबनीको प्रयोग



थाल ठाउने



ड्रम बजाउने



स्पिकर बजाउने

### कीढनाशकको प्रयोग

जैविक : मेटाराइजियम

रसायनीक : मालाथियोन, डाईजिनन र फिप्रोनिल  
बोरिक एसिड र अन्य

### अरु बिधिहरू



प्रजजन गर्न सक्ने  
ठाउँ नष्ट गर्ने



लसुन पानी छर्ने



पातमा पिठो छर्किने



झुल र जालको प्रयोग

### जनचेतानको लागी



**AGRI FACT NEPAL**

fb.com/agrifactnepal  
Instagram.com/agrifactnepal  
twitter.com/agrifactnepal



खतराको घण्ट जतिवेला पनि वज्न  
सक्छ। हामी सबै वेलामै सचेत रहाँ।

Download, reuse and republishing of this content without prior information will not be entertained. For reuse under condition, mail us at agrifactnepal@gmail.com.

# मरुभूमि सलह: पहिचान तथा व्यावरण

## परिचय

मरुभूमिया पाइने सलह शिस्टोसर्क ग्रीगारिया, एकिलिडे परिवारको छोटो एन्टो भएको फट्याङ्गाको एक प्रजाति हो । यो जीवन वृद्धिको अवधि घरमा अन्डा, निष्क (होपर) र वयस्क गरी तीन अवस्थावाट गुजिन्छ । यस कीराका तुर्ह मिन प्रवृत्ति हुन्छन् । कीराहरु थोरै सख्तामा भएको देलामा विनीहरु एकल प्रवृत्तिको हुन्छन् भने विनीहरुको सख्तामा वृद्धि र आहारा कम हुँदै जौवा एकिकृत हुँदै गएर भुण्डमा परिचालन हुने प्रवृत्तिमा परिवर्तित हुन्छन् । यसरी विनीहरुको प्रवृत्तिमा परिवर्तन हुन कहीं पुस्ता लाग्छ ।

नेपालमा मरुभूमिको सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोवावरी र काठमाण्डौबाट सकलन गरी आधिकारीक पहिचान गरिएको थियो । व्यस्तैर्व राप्रेको पैनीतीमा लगाइएको मकैबालीमा यस सलहको प्रक्रोप वेखापरेको थियो । अहिलेको सन्वर्तमा यस सलहको सन् २०१८ मा अरेवियन प्रायद्वीपमा गर्भी मौसममा शुरू भएको बेशवृद्धिबाट २०१९ को पूर्वार्धमा यसम, साउंडी अरेबीया र हाशन हुँदै उत्तरार्धमा भारत र पाकिस्तान सीमाक्षेत्रमा प्रवेश गरी यस वर्षको बसन्तमा अनुकूल मौसमका कारण उक्त स्थानमा विभिन्न अन्तरालमा मुन: बेशवृद्धि भई विशाल भुण्डहरु तयार भएको हो । भुण्ड निहीत अपरिपक्व वयस्कहरु पूर्वतर्फबाट राजस्थानमा प्रवेश गरेको र हालैको अन्कान औंधी पाइको परिचमी बायुको सहारामा मध्य प्रवेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अगाडि बढिरहेको छ । राजस्थानमा जूलाइ महिनासम्म पटक पटक यसको नवी भुण्डहरु आहरहने र यसबाट भारतको विहार र उडिसासम्म आकमण हुन सक्ने अनुमान गरिएको छ । तर मनसुनको शुरुआत सैंग पूर्वबाट परिचमतर्फ बहने मनसुनी हावाले गर्वा यी भुण्डहरु मुन: राजस्थानतर्फ मोडिड गर्भी मौसमको बेशवृद्धी शुरू गर्ने पूर्वानुमान रहेको छ । FAO का सलह विज्ञ डा. किथ किसम्यानका अनुसार उक्त सलहको शुरू उत्तर बाट विशिष्ट तर्फ आउने कममा विखणित भई साना साना सलहका हूलहरु भारतका अन्यत्र भाग तर्फ मोडिडकोले हाल नेपाल भित्रिने सम्भावना चून भएको बुझिएको छ । तथापि यसको स्थानान्तरणमा महावेशीय हावाको प्रभाव पर्ने भएकोले नेपालमा मरुभूमिको सलहको प्रवेश सम्भावनाको सन्वर्तमा तत्सच्चिदित पूर्वानुमान वैज्ञानिक औकालन, अनुगमन र अध्ययन गर्नुपर्ने बेखिन्छ ।

## पहिचान तथा रूपालाई

यस कीराको अवस्था, यसको एकल र भुण्डमा रहने प्रवृत्ति अनुसार रङ्ग पनि फरक फरक हुन्छन् । भुण्डमा रहने प्रवृत्तिका सलहको पहिलो अवस्थाको निष्क कालो तुन्छ भने बोझो वेखि पौची अवस्थाको निष्क कालो/पैहेलो रक्खका हुन्छन् । अपरिपक्व वयस्क गुलाबी तुन्छ र परिपक्व वयस्क पैहेलो रक्खको हुन्छ भने एकल प्रवृत्तिका सलहको वयस्कको रङ्ग रुखो हुन्छ । परिपक्व अवस्थाको वयस्क फण्डै चोर औला जत्रो लामो हुन्छ । सलहको भुण्डहरु विनको समयमा हावाको बहावरसैंग प्रतिविन १५० किलोमीटर टाढासम्म उद्दन हूलबनाएर सक्छन् । सूर्यास्त हुँदै सलहले रुख विलवा लगायतका स्थानहरुमा आश्रय लिन्छन् र विहान सूर्यावय पछि १-२ घण्टा घाम तापेय त्यसपछि सकूयभई नजिकैको आहारा (कुनैपनि हरियो बस्तु) खान्छन् । त्यसपछि मात्र मुन: लामो उडानमा लाग्छन् ।




एकल प्रवृत्तिको वयस्क जवाहर




भुण्ड प्रवृत्तिको अपरिपक्व वयस्क जवाहर



मरुभूमि सलहका विभिन्न अवस्थाहरु



भुण्ड प्रवृत्तिको वयस्क वर्तक जवाहर




नेपालमा पाइने अन्य प्रजातीका फट्याहरु

## कठी

विनमा एउटा कीराले आफ्नो औसत शारीरको तील बराबरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको भुण्ड (एकटन बराबरको) ले एक विनमा बढिमा १० हात्ती वा २५०० मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्दछन् ।

## जीवन रूपः

मरुभूमिया यसले उपयुक्त विस्थान भएको नरम बालुवामा सतहभन्ना ५-१५ से. मी. मित्र पर्नेगरी अन्डा पार्छ । यसले चामलको बानाको आकारका अण्डा समुहमा पारी कोसा बनाउँछ । भुण्ड बनाउने प्रवृत्तिको पोथीले एउटा कोसामा बढीमा ८० र एकल प्रवृत्तिको पोथीले १०-१६० सम्म अन्डाहरु पार्वत्तन् । साथारणतया एउटा पोथीले ६ वेखि ११ विनको फरकमा तीन पटकसम्म अन्डा पार्वत्त । नेपालमा सलहको बेशवृद्धिका लागि मरुभूमिको जस्तो उपयुक्त बाताबरण नभएकोले बेशवृद्धि गर्न सक्छैन । तर नेपालमा वेखिएको एकल प्रवृत्तिको सलहले सामान्य फट्याहरु जस्तै बेशवृद्धि गर्न सक्छ ।



भुण्डमा रहने सलहको अण्डाबाट बच्चा निस्कनको लागि सरवर तुइ हप्ता लाग्छ । अण्डाबाट निस्केको बच्चालाह निष्क (होपर) भनिन्छ । निष्कहरु संपर्व ६ हप्ताको समयमा ५ वेखि ६ पटक कौचुली फेरी वयस्क हुन्छन् । अपरिपक्व वयस्क अवस्था नै यस कीराको सबैभन्ना हानिकारक अवस्था हो र यो थेरै लामो तुरीसम्म उद्दन सक्छ । वयस्कलाई अण्डा पानको लागि परिपक्व हुन साथारणतया ४ हप्ता लाग्छ । यसरी सरवर ३ महिनामा यसको जीवन चक्र पुरा हुने गर्दछ ।

## प्रतिक्रिया

यसको प्रकोप भएको अवस्थामा सफल व्यवस्थापनको लागि रणनीतिक कार्ययोजनाहरू जस्तैः एकीकृत व्यवस्थापन, आर्थिक समन्वय, अनुसन्धान, संस्थागत कार्य विभाजन, प्रभावकारी श्रोत साधनको उपयोग र अन्तरराष्ट्रिय सहयोगको आवश्यकता पर्वैछ । यस कीराको नियन्त्रणको लागि प्रकोपको विभिन्न भएका बेत्रहरू जस्तै अफिका तथा विभिन्न पूर्वी एशियाका वेशहरूमा आन्तरिक तथा अन्तरवेशीय संस्थाहरू तथा खाद्य तथा कृषि संगठन (FAO) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा यसको स्थानान्तरणको अनुगमन र नियन्त्रणहल्लारे व्यापक रूपमा काम हुने गरेको छ । यस कीराको आगमनको जोखिम र सम्भावित फैलावट हेरी नेपालमा पनि यस्ता संस्थाहरूको सहकार्यमा यो कीराको अव्ययन र अनुसन्धान कार्य गर्नु पर्ने हुन्छ । तथ्यगत पूर्वानुमानको आधारमा यसको नियन्त्रणको तयारी गर्नु पर्ने भएकोले पूर्वानुमान गर्ने अमताको विकास गर्न र नियन्त्रणका पूर्वाधारहरूको विकास गर्ने पनि जलस्रोत विभिन्न छ । तत्काल यस कीराको बारेमा जनमानसमा यथार्थ जानकारी गराउने, चेतना जागाउने, अन्य फट्याङ्ग र यस कीराको फरक घुट्याउन सबैने अमता विकास गर्नु पर्ने तथा भ्रमित र आतकित नभई सजग हुनुपर्ने जलस्रोत विभिन्न छ ।

## तरातालील विस्तृतरण

मानवको पहुँच भन्ना थेरै टाढा मल्लूप्रियमा मात्र बैश्वर्णी गर्ने, अत्यन्त चलायमान र वयस्कको विख्नित फुण्डको रूपमा मात्र नेपाल आउने सन्धावना भएकोले एकीकृत व्यवस्थापनको विवि हाम्रो परिप्रेक्षमा सान्चरिक छैन । सलहको फुण्ड नेपालमा प्रवेश गरेको अवस्थामा तत्काल यसको नियन्त्रणका लागि विषावीको प्रयोग बाहेक अन्य थेरै विकल्पहरू हैनन् ।

## विषावी विभिन्नता:

- सलह थेरै पोखिलो युक्त कीरा भएकोले जालोको पासोमा संकलन गरी बाना बनाउनका लागि प्रयोग गर्ने सकिन्छ ।
- सलह आर्टेक गरेको अवस्थामा कूने पनि माव्यम जस्तै आवाज, धुबौ, आविको प्रयोगबाट बस्न बाबा पुन्याह झुण्डलाह अन्यत्रै मोडिविने ।
- नरसरी, करेसाबारी जस्ता साना बेत्रफलमा हुने खेतीमा कुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ ।
- प्लाष्टिक घर भित्रको बालीलाह वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।

## विषावी प्रयोगबाट विस्तृतरण:

वयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्न आउने भएकोले सलह नियन्त्रणको प्रभावकारी उपाय विषावीको प्रयोग नै हो । तत्काल असर गर्ने किसिमको विषावी र छर्कवा स्पेयरबाट भित्रिन थोपा प्रवाह गर्न सबै एटोमाइजरको प्रयोग यसको लागि प्रभावकारी हुन्छ । विषावी प्रयोग गरी सलहको झुण्डलाह प्रभावकारी तरीकाले नियन्त्रण गर्न सबैभन्ना उपयुक्त समय भनेकै विहान सूर्योदय पर्वतात केही समय (१ वेक्षि २ घण्टा) घाम तापेर बसेको अवस्था हो । यसस्री विषावी प्रयोग गर्ना कीराको शरीरमा पर्ने गरी छर्कनु पर्वैछ । हाल सम्मको जानकारी अनुसार सलहमा विषावी पचाउन सबै अमताको विकास भएको हैन ।

सलह नियन्त्रणका लागि एक पटक थेरै बेत्रफलमा विषावीको प्रयोग गर्नुपर्ने भएकोले पानी मिसाउन नपर्ने ULV (Ultra Low Volume) सविन्यास को विषावी प्रयोग गर्ने गरिन्छ । यो सविन्यासको प्रयोग गर्ना ५ हेक्टर (२० गोपी) बेत्रफलमा ०.५ लिटर वेक्षि ५ लिटर विषावीको आवश्यक पर्वैछ । यसका लागि एटोमाइजर जडित विशेष किसिमको नोजल भएको स्पेयर प्रयोग गर्नुपर्वैछ । व्यापक बेत्रमा विषावी प्रयोग गर्ने मोटर गाडी, ड्रोन, हेलीकप्टर वा जहाजको प्रयोग गर्नुपर्ने हुन्छ ।

हामीकहो यस प्रकारका उपकरण र ULV सविन्यासको विषावी तत्काल उपलब्ध नभएकोले सलहको प्रकोप भएमा संस्थागत एवं सामुदायिक रूपमा अन्य प्रकारका सविन्यासित विषावीहरूको प्रयोगबाट यसको व्यवस्थापन गर्नु पर्वैछ । यसका लागि निम्न तालिका बमोजमका विषावीहरू यस्तै हुने एक लाई उल्लेखित परिमाणमा छर्नु पर्वैछ ।

विषावीको सामान्य नाम	खास विष/हेक्टर	विषावी/सिटर पानी	विषावी/हेक्टर	तावारी फोल/हेक्टर
मालाथियन ५०% हु सी	१२५ ग्राम	३ मिली	१८५० मिली	६०० लिटर
ल्याम्डा साइहेलोथीन ५% हुसी	२० ग्राम	०.७० मिली	४०० मिली	६०० लिटर
बलोरपाइरिफोस २०% इसी	२२५ ग्राम	१८८ मिली	१९२५ मिली	६०० लिटर
डेल्टामेथीन २८% हुसी	१२.५ ग्राम	०.७५ मिली	४५० मिली	६०० लिटर
डेल्टामेथीन ११% हुसी	१२.५ ग्राम	०.२० मिली	१२० मिली	६०० लिटर

**लोट:** विषावी प्रयोग गर्ना अनिवार्य रूपमा सुरक्षित पहिरनको प्रयोग गर्नुका साथै विषावीको सुचकपत्रमा भएका निर्वाहनहरू अनिवार्य रूपमा पालना गर्नुपर्वैछ । व्यापक रूपमा विषावी प्रयोग गर्नुपर्ने भएकोले बालवालिका र पहुँचस्तु लगायतको सुरक्षणका लागि विशेष सावधानी अपनाउनु पर्वैछ । विषावी प्रयोग पछि सलहहरू खाना तथा बानाको रूपमा प्रयोग गर्नु हुवैन ।

थप जानकारीको लागि फ्लान्ट क्वारेन्टिन तथा विषावी व्यवस्थापन केन्द्र हरिहरभवन, केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन वा कीट विज्ञान महाशाखा, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, खुमलटार, ललितपुरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

**प्राविधिक सहकार्य:** फ्लान्ट क्वारेन्टिन तथा विषावी व्यवस्थापन केन्द्र, केन्द्रीय कृषि प्रयोगशाला र कीट विज्ञान महाशाखा, खुमलटार

**मर्वर्म सामाजी:** FAO (2020), Showter A.T. (2002), Symmons P (1992), Badisco L et al. (2011), Ansari A.R (2014)

## तरातर क्षमा:

डा. सुनिल अर्याल, ब. बैज्ञानिक, कीट विज्ञान महाशाखा

डा. समुद्रलाल जोशी, कीट विशेषज्ञ

श्री सहवेब प्रसाद दुमागार्जु, प्रमुख, फ्लान्ट क्वारेन्टिन

श्री राजिववास राजभण्डारी, ब.बा.सं.अ., कृ.प्र.

श्री महेशबन्दु आचार्य, ब.बा.सं.अ., फ्लान्ट क्वारेन्टिन

श्री रामकृष्ण सुवेदी, ब.बा.सं.अ., फ्लान्ट क्वारेन्टिन

श्री मनोज पोखरेल बा.सं.अ., फ्लान्ट क्वारेन्टिन

डा. हरिवहानुर के. सी. सहस्रबद्ध, कृ.प्र.वि. मन्त्रालय

## प्रकाशक

### बोधा रस्ता

पृष्ठा तथा प्रश्नाली विज्ञान महाशाखा

फ्लान्ट क्वारेन्टिन तथा विषावी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

२०७७ जेष्ठ

